

काठमाडौं महानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

सहकारी विभाग, बिजुलीबजार

काठमाडौं महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरु र संस्थाका शेयरधनी तथा बचतकर्ताहरुलाई अनुरोध

कोभिड १९ को महामारी तथा ठूला राष्ट्रहरुबीच भएको युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीबाट बस्नु र सेवाहरुको मूल्यवृद्धि र मुद्रास्फितिले वित्तिय क्षेत्रहरुमा तरलताको अभाव सृजना भएको सर्वविदितै छ । यसै सन्दर्भमा सहकारी क्षेत्रमा समेत गम्भिर असर परेको जानकारी हामीले कार्यालयमा दिनहुँ पर्न आएका लिखित र मौखिक उजुरीको चापबाट महसुस गरेका छौं । यस्तो संवेदनशील समयमा सहकारी संघसंस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, ईमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न हुन यो निर्देशनका साथ अनुरोध गरेका छौं ।

सहकारी संस्थाहरुका लागि

- सहकारी संस्थाहरुले यथाशिघ्र सबै शेयर सदस्यहरुलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोवारबारे जानकारी गराउने । विश्वसनीयता र अपनत्व ग्रहण गराउनका लागि नियमित रुपले शेयर सदस्यहरूसँग सम्पर्क र सम्वाद बढाउने ।
- तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनैपनि कारोवार र लगानी नगर्ने ।
- वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्ने ।
- परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्ने ।
- शेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्ने ।
- सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रुपले संस्थासँग कारोवार भएको व्यक्तिहरुलाई मात्र संस्थाको जिम्मेवारी दिने ।
- कानूनी प्रकृया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनैपनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्ने ।
- कार्यपद्धतिमा सुशासन र निर्णय प्रकृत्यामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्ने ।
- ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवाशुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्ने ।
- जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्ने र जोखिम न्यूनिकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्ने ।
- राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरुबाट सहकारी अभियानको सफलताको लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्ने ।
- आफ्ना शेयर सदस्य र बचतकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गर्ने ।

सदस्य/बचतकर्ताहरुलाई अनुरोध

सहकारी संस्थाहरु बैंक होईनन् यी सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुने साभेदार संस्था हुन् । सहकारी सुशासनका लागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक छ ।

-सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुने, संस्थाको कारोवारको बारेमा नियमित रुपले जानकारी लिने,

-नियमित साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउने,

-सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिने,

-बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्ने,

- सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्थाबारे जानकारी लिने ।
- कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोवार नगर्ने ।
- सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासँग कारोवार गर्ने, नियमित संम्वाद र सम्पर्क राख्ने ।
- आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजात सहित निक्षेप निस्सा लिने ।
- ऋण लिदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समय मै तिर्ने ।

On: